



नेपाल सरकार
राष्ट्रिय सहकारी नियमन प्राधिकरण
National Cooperatives Regulatory Authority (NCRA)

(स्थापना-२०८१)



पत्र संख्या :

चलानी नं. :

Website: www.ncra.gov.np

फोन नं. ०१-५०१०१३१
०१-५०१०२३९

E-mail:
admin@ncra.gov.np
info@ncra.gov.np

पुल्चोक, बलिनपुर

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड,

२०८२

प्रथम संशोधन: २०८२।०८।०९

जारी मिति: २०८२।०८।१०

सहकारी ऐन, २०७४ (संशोधन सहित) को दफा १०३ज. (१) (ख) मा गरिएको व्यवस्था बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मिति २०८२ जेष्ठ ९ गते जारी गरेको "बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड-२०८२" को परिच्छेद ३: ऋणको सीमा, वर्गीकरण र व्यवस्थापन सम्बन्धी व्यवस्था अन्तर्गत दफा ७ को धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्थाको ७.२ मा भएको व्यवस्थालाई वर्तमान आर्थिक परिस्थितिका आधारमा विश्लेषण गर्दै देहाय बमोजिम संशोधन तथा थप गरि आजैका मिति देखि लागू गरिएको छ।

परिच्छेद ३ को दफा ७.२ लाई देहाय बमोजिम संशोधन गरिएको:


धितो सकार गरेको सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था कायम गरी यथाशीघ्र विक्री गर्नु पर्नेछ। तर यस दफा अनुसार नोक्सानी व्यवस्था कायम नगरी गैर बैकिंग सम्पत्ति सकारेका सहकारी संस्थाको हकमा निम्न शर्तका अधिनमा रही एकपटकका लागि २०८३ असार मसान्तसम्म गैर बैकिंग सम्पत्तिका लागि ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नसक्ने छन्। यस व्यवस्थाले संस्थाले चाहेमा शतप्रतिशत नोक्सानी व्यवस्था गर्न बाधा पर्ने छैन:

(क) यो व्यवस्था २०८२ असार मसान्तभन्दा अगाडिनै सकार गरिसकेको धितोको हकमा मात्र लागू हुनेछ। त्यसरी सकार गरेको धितोको हकमा आ.व. २०८२/०८३ मा ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

(ख) गैर बैकिङ सम्पत्ति सकार गर्दा त्यस्ता सम्पत्तिको पुनः मूल्यांकन गर्नुपर्नेछ, यसरी गरिने मूल्यांकन फरक मूल्यांकनकर्ताद्वारा गराउनुपर्नेछ।

(ग) धितो सकार गरी शतप्रतिशत नोक्सानी व्यवस्था नगर्ने सहकारी संस्थाले कर्जाको शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था नगरेसम्म नाफाबाट कुनै किसिमको लाभांश तथा बोनस बितरण गर्न पाउने छैन।

(घ) एक करोडभन्दा बढी रकमको गैर बैकिङ सम्पत्ति रहेका सहकारी संस्थाको हकमा गैरबैकिङ सम्पत्तिको विक्रीगर्ने सम्बन्धी समय तालिकासहितको कार्ययोजना संचालक समितिबाट स्वीकृत गरी बाह्य लेखापरीक्षकबाट प्रमाणित गराएर प्राधिकरणमा पेश गर्नुपर्नेछ।



डा. शेषनारायण पौडेल
(कार्यकारी निर्देशक)